

शहिद लखन गाउँपालिकाको विनियोजन विधेयक, २०७८

शहिद लखन गाउँपालिकाको आर्थिक वर्ष २०७८।०७९ को सेवा र कार्यहरूको लागि स्थानीय संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

प्रस्तावना :

शहिद लखन गाउँपालिकाको आर्थिक वर्ष २०७८।०७९ को सेवा र कार्यहरूको लागि संचित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम शहिद लखन लखन गाउँ सभाले यो विधेयक बनाएको छ।

१. संक्षिप्त नाम र प्रारम्भ:

१) यस ऐनको नाम "शहिद लखन गाउँपालिकाको विनियोजन ऐन, २०७८" रहेको छ।

२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।

२. आर्थिक वर्ष २०७८।०७९ को निमित्त संचित कोषबाट रकम खर्च गर्ने अधिकार:

आर्थिक वर्ष २०७८।०७९ को निमित्त गाउँपालिकाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची (१) मा उल्लेखित चालू खर्च, पूँजीगत खर्च र वित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु. ६१५९७५०००।—(अक्षरूपी रु एकसठ्ठी करोड उन्नसाठी लाख पचहत्तर हजार) मा नबढाई निर्दिष्ट गरिए बमोजिम संचित कोषबाट खर्च गर्न सकिनेछ।

३. विनियोजन:

१) यस ऐनद्वारा संचित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७८।०७९ को निमित्त शहिद लखनको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ। यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ। पूँजीगत खर्च र वित्तीय व्यवस्थापनतर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत सावाँ भुक्तानी खर्चतर्फ विनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन।

तर चालु तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ।

(३) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० % भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ। तर समपुरक कोष (गाउँपालिका), प्रकोप व्यवस्थापन कोष (गाउँपालिका), मर्मत सम्भार कोष (गाउँपालिका) लगायतका शीर्षकहरूबाट विस्तृतीकरण, रकमान्तर गरी नयाँ योजना कार्यक्रमहरू गाउँ कार्यपालिकाको निर्णयबाट नै गर्न सक्नेछ।

**आ.व. २०७८।०७९ को स्वीकृत योजना कार्यक्रम तथा बजेट
२०७८।०७९ को श्रोत अनुमान**

क्र.सं.	शीर्षक	आ.व. २०७८।०७९ को अनुमान
१	आन्तरिक श्रोत	१०२०००००
१.१	११३१३ एकीकृत सम्पती कर	२००००००
१.२	११३२१ घरवहाल कर	४०००००
१.३	११३२२ वहाल विटौरी कर	१०००००
१.४	११४५१ सवारी साधन कर (साना सवारी)	१०००००
१.५	११६९१ अन्य कर तथा आमदानी	१५००००
१.६	१४२१९ अन्य सेवा शुल्क तथा बिक्री	४५०००००
१.७	१४२४२ नक्सापास दस्तुर	२०००००
१.८	१४२४३ सिफारिश दस्तुर	२००००००
१.९	१४२४४ व्यक्तिगत घटना दर्ता दस्तुर	२०००००
१.१०	१४३११ न्यायिक दण्ड, जरिवाना र जफत	२०००००
१.१	१४६११ व्यवसाय कर (व्यावसाय रजिष्ट्रेशन दस्तुर समेत)	३५००००
२	राजस्व बाँडफाँडबाट प्राप्त रकम	९१६३९०००
२.१	११३१५ घरजग्गा रजिष्ट्रेशन दस्तुर (राजस्व बाँडफाँड - प्रदेश सरकार)	३०००००
२.२	११४११ बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर (राजस्व बाँडफाँड - संघीय सरकार)	८०२६४०००
२.३	११४५६ बाँडफाँडबाट प्राप्त हुने सवारी साधन कर (राजस्व बाँडफाँड - प्रदेश सरकार)	५९७५०००
२.४	११४७२ बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर (राजस्व बाँडफाँड - प्रदेश सरकार)	२०००००
२.५	१४१५६ बाँडफाँड भई प्राप्त विद्युत सम्बन्धी रोयल्टी (राजस्व बाँडफाँड - संघीय सरकार)	३४०००००
२.६	१४१५७ बाँडफाँड भई प्राप्त दहत्तर बहत्तरको विक्रिबाट प्राप्त हुने आय (राजस्व बाँडफाँड - प्रदेश सरकार)	१५०००००

३	अन्तर सरकारी वित्तीय हस्तान्तरण	४३८१३६०००
३.१	संघीय सरकार	३९८८०००००
३.१.१	१३३११ समानिकरण अनुदान	१५४६०००००
३.१.२	१३३१२ शसर्त अनुदान चालु	२२३४०००००
३.१.३	१३३१४ संघीय समपुरक अनुदान	२०८०००००
३.२	प्रदेश सरकार	३९३३६०००
३.२.१	१३३११ समानिकरण अनुदान	१९३३६०००
३.२.२	१३३१२ शसर्त अनुदान चालु	१०००००००
३.२.३	१३३१६ समपुरक अनुदान चालु	१०००००००
४	अन्य संस्थागत तथा अन्तर सरकारी अनुदान	१००००००
४.१	अन्य संस्थागत आन्तरिक अनुदान	१००००००
५	गत वर्षको नगद मौज्जात	७५००००००
	जम्मा	६१५९७५०००